

Rom

Chapter 11

Nepali Interlinear

Reference: Nepali ERV

- 1 λέγω οὖν, μὴ ἀπόσωτο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ? μὴ γένοιτο!
भन्दछु अब कि त्याग्नुभयो त्यो परमेश्वरले त्यो जनतालाई आफ्नो कदापि नहीस्!
[G3004](#) [G3767](#) [G3361](#) [G0683](#) [G3588](#) [G2316](#) [G3588](#) [G2992](#) [G0846](#) [G3361](#) [G1096](#)
- καὶ γὰρ ἐγὼ Ἰσραηλῆτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
पनि किनभने म इस्राएली हुँ, बाट सन्तानको अब्राहामको कुलको बेन्यामीन
[G2532](#) [G1063](#) [G1473](#) [G2475](#) [G1510](#) [G1537](#) [G4690](#) [G0011](#) [G5443](#) [G0958](#)

तब मैले सोधेँ, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बेन्यामीनको कुलको हुँ।

- 2 οὐκ ἀπόσωτο ὁ Θεὸς, τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. ἢ οὐκ
त्याग्नुभएन त्याग्नुभएन त्यो परमेश्वरले त्यो जनतालाई आफ्नो जसलाई पहिल्यै-चिन्नुभयो वा होइन
[G3756](#) [G0683](#) [G3588](#) [G2316](#) [G3588](#) [G2992](#) [G0846](#) [G3739](#) [G4267](#) [G2228](#) [G3756](#)
- οἴδατε ἐν Ἡλίᾳ τί λέγει ἡ γραφή? ὡς ἐντυγχάνει τῷ Θεῷ
जान्दछौ मा एलियाबारेमा के भन्दछ त्यो शास्त्रले कसरी बिन्ती-गर्नुहुन्छ त्यो परमेश्वरमा
[G1492](#) [G1722](#) [G2243](#) [G5101](#) [G3004](#) [G3588](#) [G1124](#) [G5613](#) [G1793](#) [G3588](#) [G2316](#)
- κατὰ τοῦ Ἰσραήλ,
विरुद्ध को इस्राएलको
[G2596](#) [G3588](#) [G2474](#)

तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए,

- 3 Κύριε, τοὺς προφῆτας σου ἀπέκτειναν; τὰ θυσιαστήριά σου κατέσκαψαν;
हे-प्रभु ती अगमवक्ताहरूलाई तपाईंका मारे ती वेदीहरूलाई तपाईंका ढाले
[G2962](#) [G3588](#) [G4396](#) [G4771](#) [G0615](#) [G3588](#) [G2379](#) [G4771](#) [G2679](#)
- καὶ γὰρ ὑπέλειφθην μόνος, καὶ ζήτοῦσιν τὴν ψυχὴν μου.
र-म बाँकी-रहेँ एकलै र खोज्दैछन् त्यो प्राणलाई मेरो
[G2504](#) [G5275](#) [G3441](#) [G2532](#) [G2212](#) [G3588](#) [G5590](#) [G1473](#)

“परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।” + 11:3 1 राजा 19:10, 14 बाट उद्धृत गरिएको।

- 4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός? Κατέλιπον ἑμαυτῷ ἑπτακισχιλίους
तर के भन्दछ उहाँलाई त्यो दैवी-वाणीले राखेँ मेरो-निम्ति सात-हजार
[G0235](#) [G5101](#) [G3004](#) [G0846](#) [G3588](#) [G5538](#) [G2641](#) [G1683](#) [G2035](#)
- ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνου τῆ Βάαλ.
पुरुषहरू जसले होइन झुकाएनन् घुँडा त्यो बालसामु
[G0435](#) [G3748](#) [G3756](#) [G2578](#) [G1119](#) [G3588](#) [G0896](#)

तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भननुभयो, “मैले अझ सम्म मलाई पुज्नु सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।” + 11:4 1 राजा 19:18 बाट उद्धृत गरिएको।

5 οὕτως οὖν καὶ, ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ' ἐκλογὴν χάριτος
यसरी अब पनि मा त्यो अहिलेको समयमा बाँकी अनुसार चुनावको अनुग्रहको
G3779 G3767 G2532 G1722 G3588 G3568 G2540 G3005 G2596 G1589 G5485

γέγονεν.

भएको-छ

[G1096](#)

यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।

6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων; ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται
यदि तर अनुग्रहद्वारा अब-होइन बाट कर्मबाट नहिँ-भने त्यो अनुग्रह अब-होइन हुन्छ
G1487 G1161 G5485 G3765 G1537 G2041 G1893 G3588 G5485 G3765 G1096

χάρις; <εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις; ἐπεὶ τὸ ἔργον οὐκέτι
अनुग्रह यदि तर बाट कर्मबाट अब-होइन हुन्छ अनुग्रह नहिँ-भने त्यो कर्म अब-होइन
G5485 G1487 G1161 G1537 G2041 G3765 G1510 G5485 G1893 G3588 G2041 G3765

ἐστὶν ἔργον>.

हुन्छ कर्म

[G1510](#) [G2041](#)

अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।

7 Τί οὖν? ὁ ἐπιζητεῖ Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν; ἡ δὲ ἐκλογὴ
के अब जो खोज्दछ इस्राएलले त्यो पाएन पाइन त्यो तर चुनिएकाहरूले
G5101 G3767 G3739 G1934 G2474 G3778 G3756 G2013 G3588 G1161 G1589

ἐπέτυχεν; οἱ δὲ λοιποὶ ἐπαρώθησαν,

पाए ती तर बाँकीहरू कठोर-पारिए

[G2013](#) [G3588](#) [G1161](#) [G3062](#) [G4456](#)

यसैले त्यो यस्तो हुन गयो: इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्।

8 καθὼς γέγραπται, Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοῦς
जसरी लेखिएको-छ दिनुभयो तिनीहरूलाई त्यो परमेश्वरले आत्मा निद्राको आँखाहरू
G2531 G1125 G1325 G0846 G3588 G2316 G4151 G2659 G3788

τοῦ μὴ βλέπειν, καὶ ὧτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.

ताकि नहिँ देख्नु र कानहरू ताकि नहिँ सुन्नु सम्म त्यो आजको दिनसम्म

[G3588](#) [G3361](#) [G0991](#) [G2532](#) [G3775](#) [G3588](#) [G3361](#) [G0191](#) [G2193](#) [G3588](#) [G4594](#) [G2250](#)

जस्तो धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।” यशैया 29:10 “परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसक्नु, उहाँले तिनीहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसक्नु। अझसम्म त्यही भइरहेछ।” व्यवस्था 29:4

9 καὶ Δαυὶδ λέγει, Γενηθήτω ἡ τράπεζα αὐτῶν, εἰς παγίδα, καὶ εἰς
र दाऊदले भन्नुहुन्छ होस् त्यो मेज तिनीहरूको को-निम्ति पासो र को-निम्ति
G2532 G1138 G3004 G1096 G3588 G5132 G0846 G1519 G3803 G2532 G1519

θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς;

शिकार र को-निम्ति ठोक्कर र को-निम्ति बदला तिनीहरूलाई

[G2339](#) [G2532](#) [G1519](#) [G4625](#) [G2532](#) [G1519](#) [G0468](#) [G0846](#)

अनि दाउद भन्छन्, “तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।

10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν ὠσὶν
 अन्धो-होउन् ती आँखाहरू तिनीहरूका ताकि नहिँ देखून् र त्यो ढाड
[G4654](#) [G3588](#) [G3788](#) [G0846](#) [G3588](#) [G3361](#) [G0991](#) [G2532](#) [G3588](#) [G3577](#)

αὐτῶν, διὰ παντὸς σύνκαμψον.
 तिनीहरूको सदा सधैं झुकाउ
[G0846](#) [G1223](#) [G3956](#) [G4781](#)

तिनीहरूका आँखा बन्द रहनु, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहन्।” भजनसंग्रह 69:22-23

11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πάσωσιν? μὴ γένοιτο! ἀλλὰ τῷ αὐτῶν
 भन्दछु अब कि ठेस-खाए ताकि खसून् कदापि नहोस्! तर द्वारा तिनीहरूको
[G3004](#) [G3767](#) [G3361](#) [G4417](#) [G2443](#) [G4098](#) [G3361](#) [G1096](#) [G0235](#) [G3588](#) [G0846](#)

παραπτώματι, ἢ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλώσαι αὐτοῦς.
 अपराधद्वारा त्यो मुक्ति ती अन्यजातिहरूलाई को-निम्ति त्यो ईर्ष्यालु-गराउन तिनीहरूलाई
[G3900](#) [G3588](#) [G4991](#) [G3588](#) [G1484](#) [G1519](#) [G3588](#) [G3863](#) [G0846](#)

त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंस भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई ईर्ष्यालु बनायो।

12 εἰ δέ, τὸ παράπτωμα αὐτῶν, πλοῦτος κόσμου, καὶ τὸ ἥτημα
 यदि तर त्यो अपराध तिनीहरूको धन संसारको र त्यो घाटा
[G1487](#) [G1161](#) [G3588](#) [G3900](#) [G0846](#) [G4149](#) [G2889](#) [G2532](#) [G3588](#) [G2275](#)

αὐτῶν, πλοῦτος ἔθνων, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν?
 तिनीहरूको धन अन्यजातिहरूको कति बढी त्यो पूर्णता तिनीहरूको
[G0846](#) [G4149](#) [G1484](#) [G4214](#) [G3123](#) [G3588](#) [G4138](#) [G0846](#)

यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!

13 Ὑμῖν δὲ λέγω, τοῖς ἔθνεσιν, ἐφ’ ὅσον μὲν οὖν εἶμι ἐγὼ
 तिमीहरूलाई तर भन्दछु ती अन्यजातिहरूलाई जतिसक्कै जति वास्तवमा अब हुँ म
[G4771](#) [G1161](#) [G3004](#) [G3588](#) [G1484](#) [G1909](#) [G3745](#) [G3303](#) [G3767](#) [G1510](#) [G1473](#)

ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
 अन्यजातिहरूको प्रेरित त्यो सेवाकार्यलाई मेरो महिमा-गर्दछु
[G1484](#) [G0652](#) [G3588](#) [G1248](#) [G1473](#) [G1392](#)

अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु।

14 εἰ πῶς παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν.
 यदि कसैगरी ईर्ष्यालु-गराउन् मेरो त्यो शरीरलाई र बचाउँ केहीलाई बाट तिनीहरूबाट
[G1487](#) [G4459](#) [G3863](#) [G1473](#) [G3588](#) [G4561](#) [G2532](#) [G4982](#) [G5100](#) [G1537](#) [G0846](#)

म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई ईर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु।

15 εἰ γὰρ ἢ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἢ πρόσλημψις,
 यदि किनभने त्यो त्याग तिनीहरूको मेलमिलाप संसारको के त्यो स्वीकार
[G1487](#) [G1063](#) [G3588](#) [G0580](#) [G0846](#) [G2643](#) [G2889](#) [G5101](#) [G3588](#) [G4356](#)

εἰ μὴ ζῶῃ ἐκ νεκρῶν?
 यदि नहोती जीवन बाट मरेकाहरूबाट
[G1487](#) [G3361](#) [G2222](#) [G1537](#) [G3498](#)

परमेश्वर यहूदीहरूसँग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।

16	εἰ	δὲ	ἢ	ἀπαρχὴ	ἀγία,	καὶ	τὸ	φύραμα;	καὶ	εἰ	ἢ	ρίζα
	यदि	तर	त्यो	पहिलो-फल	पवित्र	पनि	त्यो	लौरो	र	यदि	त्यो	जरा
	G1487	G1161	G3588	G0536	G0040	G2532	G3588	G5445	G2532	G1487	G3588	G4491
	ἀγία,	καὶ	οἱ	κλάδοι.								
	पवित्र	पनि	ती	हाँगाहरू								
	G0040	G2532	G3588	G2798								

यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।

17	Εἰ	δέ	τινες	τῶν	κλάδων	ἐξεκλάσθησαν,	σὺ	δέ,	ἀγριέλαιος	ὦν,		
	यदि	तर	केही	का	हाँगाहरू	भाँचिए	तिमी	तर	जङ्गली-भूतको	भएर		
	G1487	G1161	G5100	G3588	G2798	G1575	G4771	G1161	G0065	G1510		
	ἐνεκεντρισθῆς	ἐν	αὐτοῖς,	καὶ	συνκοινωνός	τῆς	ρίζης	τῆς	πιότητος	τῆς		
	कलम-गरियो	मा	तिनीहरूसँगै	र	सह-भागीदार	को	जराको	को	रसको	को		
	G1461	G1722	G0846	G2532	G4791	G3588	G4491	G3588	G4096	G3588		
	ἐλαίας	ἐγένου,										
	भूतको	भयो										
	G1636	G1096										

भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियो। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ।

18	μη	κατακαυχῶ	τῶν	κλάδων.	εἰ	δέ	κατακαυχᾶσαι,	οὐ	σὺ	τῆν		
	न	घमण्ड-गर	ती	हाँगाहरूमाथि	यदि	तर	घमण्ड-गर्छौं	होइन	तिमीले	त्यो		
	G3361	G2620	G3588	G2798	G1487	G1161	G2620	G3756	G4771	G3588		
	ρίζαν	βαστάζεις,	ἀλλὰ	ἢ	ρίζα	σέ.						
	जरालाई	धारण-गर्दछौ	तर	त्यो	जराले	तिमीलाई						
	G4491	G0941	G0235	G3588	G4491	G4771						

यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन? तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं। त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ।

19	ἐρεῖς	οὖν,	Ἐξεκλάσθησαν	κλάδοι,	ἵνα	ἐγὼ	ἐγκεντρισθῶ.					
	भन्नेछौ	अब	भाँचिए	हाँगाहरू	ताकि	म	कलम-गरिऔं					
	G2046	G3767	G1575	G2798	G2443	G1473	G1461					

तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकूँ।”

20	καλῶς;	τῆ	ἀπιστία	ἐξεκλάσθησαν,	σὺ	δέ	τῆ	πίστει	ἔστηκας.	μη		
	ठीक-छ	त्यो	अविश्वासद्वारा	भाँचिए	तिमी	तर	द्वारा	विश्वास	खडा-छौ	न		
	G2573	G3588	G0570	G1575	G4771	G1161	G3588	G4102	G2476	G3361		
	ὑψηλὰ	φρόνει,	ἀλλὰ	φοβοῦ.								
	उच्च	सोच-गर	तर	डराउ								
	G5308	G5426	G0235	G5399								

त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।

21	εἰ	γὰρ	ὁ	Θεὸς	τῶν	κατὰ	φύσιν	κλάδων,	οὐκ	ἐφείσατο,	[μή	παως]
	यदि	किनभने	त्यो	परमेश्वरले	ती	अनुसार	स्वभावका	हाँगाहरूलाई	छोडेन	नछोडेर	सायद	पनि
	G1487	G1063	G3588	G2316	G3588	G2596	G5449	G2798	G3756	G5339	G3361	G4459
	οὐδὲ	σοῦ	φείσεται.									
	न-त	तिमीलाई	छोड्नुहुनेछ									
	G3761	G4771	G5339									

परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।

- 22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ: ἐπὶ μὲν τοὺς παρόντας,
हेर अब भलाई र कठोरता परमेश्वरको माथि एकातिर ती खसेकाहरूमाथि
[G3708](#) [G3767](#) [G5544](#) [G2532](#) [G0663](#) [G2316](#) [G1909](#) [G3303](#) [G3588](#) [G4098](#)
- ἀποτομία; ἐπὶ δὲ σὲ, χρηστότης Θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι,
कठोरता माथि तर तिम्रोमाथि भलाई परमेश्वरको यदि टिक्छौ मा भलाईमा
[G0663](#) [G1909](#) [G1161](#) [G4771](#) [G5544](#) [G2316](#) [G1437](#) [G1961](#) [G3588](#) [G5544](#)
- ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
नहिँ-भने पनि तिमि काटिनेछौ
[G1893](#) [G2532](#) [G4771](#) [G1581](#)

यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमि उहाँका दयाभिन्न रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमिले त्यसो गरेनौ भने तिमि रूखका हाँगाहरू काटिए झैं, काटिने छौ।

- 23 κἀκεῖνοι δὲ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐνκεντρισιθήσονται; δυνατὸς
र-तिनीहरूले पनि यदि नहोतो टिक्छन् मा अविश्वासमा कलम-गरिनेछन् समर्थ
[G2548](#) [G1161](#) [G1437](#) [G3361](#) [G1961](#) [G3588](#) [G0570](#) [G1461](#) [G1415](#)
- γάρ ἐστιν ὁ Θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς.
किनभने छन् त्यो परमेश्वर फेरि कलम-गर्न तिनीहरूलाई
[G1063](#) [G1510](#) [G3588](#) [G2316](#) [G3825](#) [G1461](#) [G0846](#)

अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए।

- 24 εἰ γὰρ σὺ, ἐκ τῆς κατὰ φύσιν ἐξεκότης ἀγριελαίου, καὶ παρὰ
यदि किनभने तिमि बाट त्यो अनुसार स्वभावको काटियो जङ्गली-भूतकबाट र विरुद्ध
[G1487](#) [G1063](#) [G4771](#) [G1537](#) [G3588](#) [G2596](#) [G5449](#) [G1581](#) [G0065](#) [G2532](#) [G3844](#)
- φύσιν, ἐνκεντρίσθης εἰς καλλιέλιον, πόσω μᾶλλον οὕτοι, οἱ κατὰ φύσιν,
स्वभावको कलम-गरियो मा असल-भूतकमा कति बढी तिनीहरू जो अनुसार स्वभाव
[G5449](#) [G1461](#) [G1519](#) [G2565](#) [G4214](#) [G3123](#) [G3778](#) [G3588](#) [G2596](#) [G5449](#)
- ἐνκεντρισιθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ?
कलम-गरिनेछन् मा आफ्नै भूतकमा
[G1461](#) [G3588](#) [G2398](#) [G1636](#)

एउटा असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमि गैर-यहूदीहरू जङ्गली भद्राक्ष रूखका हाँगाहरू जस्ता हुन्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।

- 25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα
होइन किनभने चाहन्छु तिमिहरूलाई अज्ञानी-होउन् दाजुभाइहरू यो रहस्य यो ताकि
[G3756](#) [G1063](#) [G2309](#) [G4771](#) [G0050](#) [G0080](#) [G3588](#) [G3466](#) [G3778](#) [G2443](#)
- μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι: ὅτι πάρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ
नहोओत् होओत् मा आफैँमा बुद्धिमानी कि कठोरता बाट अंशतः त्यो इसाएलमाथि
[G3361](#) [G1510](#) [G1722](#) [G1438](#) [G5429](#) [G3754](#) [G4457](#) [G0575](#) [G3313](#) [G3588](#) [G2474](#)
- γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ;
भएको-छ जबसम्म जुन त्यो पूर्णता का अन्यजातिहरूको प्रवेश-गर्छ
[G1096](#) [G0891](#) [G3739](#) [G3588](#) [G4138](#) [G3588](#) [G1484](#) [G1525](#)

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमिहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमिहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो हो: इसाएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्।

26 καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται, Ἦξει ἐκ Σιών
 र यसरी सबै इस्राएल बचाइनेछ, जसरी लेखिएको-छ आउनेछ बाट सियोनबाट
[G2532](#) [G3779](#) [G3956](#) [G2474](#) [G4982](#) [G2531](#) [G1125](#) [G2240](#) [G1537](#) [G4622](#)

ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
 त्यो छुटकारा-दिने फर्काउनेछ अभक्तिलाई बाट याकूबबाट
[G3588](#) [G4506](#) [G0654](#) [G0763](#) [G0575](#) [G2384](#)

अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छ: “उद्धारक सियोनबाट आउनु हुनेछ; उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ।

27 καὶ αὕτη αὐτοῖς, ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἀμαρτίας
 र यो तिनीहरूसँग त्यो बाट मेरो करार जब हटाउँछु ती पापहरू
[G2532](#) [G3778](#) [G0846](#) [G3588](#) [G3844](#) [G1473](#) [G1242](#) [G3752](#) [G0851](#) [G3588](#) [G0266](#)

αὐτῶν.
 तिनीहरूका
[G0846](#)

अनि म तिनीहरूसँग यो वाचा गर्नेछु जब तिनीहरूका पापहरू म हरण गर्नेछु।” यशैया 59:20-21, 27:9

28 κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’ ὑμᾶς; κατὰ δὲ τὴν ἐκλογὴν,
 अनुसार एकातिर त्यो सुसमाचारको शत्रु द्वारा तिमीहरूको अनुसार तर त्यो चुनावको
[G2596](#) [G3303](#) [G3588](#) [G2098](#) [G2190](#) [G1223](#) [G4771](#) [G2596](#) [G1161](#) [G3588](#) [G1589](#)

ἀγαπητοὶ διὰ τοῦ πατέρας.
 प्रिय द्वारा ती पिताहरूको
[G0027](#) [G1223](#) [G3588](#) [G3962](#)

यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।

29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κληῖσις τοῦ Θεοῦ.
 अपरिवर्तनीय किनभने ती वरदानहरू र त्यो बोलावट को परमेश्वरको
[G0278](#) [G1063](#) [G3588](#) [G5486](#) [G2532](#) [G3588](#) [G2821](#) [G3588](#) [G2316](#)

परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन।

30 ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε,
 जसरी किनभने तिमीहरूले एकपटक अनाज्ञाकारी-थियौ त्यो परमेश्वरप्रति अहिले तर दया-पायौ
[G5618](#) [G1063](#) [G4771](#) [G4218](#) [G0544](#) [G3588](#) [G2316](#) [G3568](#) [G1161](#) [G1653](#)

τῇ τούτων ἀπειθείᾳ;
 द्वारा तिनीहरूको अनाज्ञाकारिताद्वारा
[G3588](#) [G3778](#) [G0543](#)

एक समयमा तिमीहरूले परमेश्वरलाई मात्र अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिमीहरूले आज्ञा पालन गर्न मानेनन्।

31 οὕτως καὶ οὗτοι νῦν ἠπειθήσαν, τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ
 यसरी पनि तिनीहरूले अहिले अनाज्ञाकारी-भए द्वारा तिम्रो दयाद्वारा ताकि पनि तिनीहरूले
[G3779](#) [G2532](#) [G3778](#) [G3568](#) [G0544](#) [G3588](#) [G5212](#) [G1656](#) [G2443](#) [G2532](#) [G0846](#)

νῦν, ἐλεηθῶσιν.
 अहिले दया-पाउन्
[G3568](#) [G1653](#)

अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो।

32 συνέκλεισεν γὰρ, ὁ Θεὸς τοὺς πάντας εἰς ἀπαίθειαν, ἵνα τοὺς πάντας
 बन्द-गर्नुभयो किनभने त्यो परमेश्वरले ती सबैलाई मा अनाज्ञाकारितामा ताकि ती सबैमाथि
[G4788](#) [G1063](#) [G3588](#) [G2316](#) [G3588](#) [G3956](#) [G1519](#) [G0543](#) [G2443](#) [G3588](#) [G3956](#)

ἔλεησεν.
 दया-गरोस्
[G1653](#)

| सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

33 ᾧ, βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξεραύνητα
 ओ गहिराइ धनको र बुद्धिको र ज्ञानको परमेश्वरको! कति अथाह
[G5599](#) [G0899](#) [G4149](#) [G2532](#) [G4678](#) [G2532](#) [G1108](#) [G2316](#) [G5613](#) [G0419](#)

τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
 ती न्यायहरू उहाँका र अनखोज्य ती बाटोहरू उहाँका!
[G3588](#) [G2917](#) [G0846](#) [G2532](#) [G0421](#) [G3588](#) [G3598](#) [G0846](#)

| हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।

34 Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο?
 कसले किनभने जाने मन प्रभुको वा को सल्लाहकार उहाँको भयो
[G5101](#) [G1063](#) [G1097](#) [G3563](#) [G2962](#) [G2228](#) [G5101](#) [G4825](#) [G0846](#) [G1096](#)

| जस्तो धर्मशास्त्रमा लेखिएको छ: “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनसक्छ?” यशैया 40:13

35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ?
 वा कसले पहिले-दियो उहाँलाई र फिर्ता-पाइनेछ उहाँलाई
[G2228](#) [G5101](#) [G4272](#) [G0846](#) [G2532](#) [G0467](#) [G0846](#)

| “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? ता कि बदलिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्!” अय्यूब 41:11

36 ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν, τὰ πάντα. αὐτῷ
 किनभने बाट उहाँबाट र द्वारा उहाँद्वारा र को-निम्ति उहाँको ती सबै-कुरा उहाँलाई
[G3754](#) [G1537](#) [G0846](#) [G2532](#) [G1223](#) [G0846](#) [G2532](#) [G1519](#) [G0846](#) [G3588](#) [G3956](#) [G0846](#)

ἢ δόξα εἰς τοὺς αἰῶνας! ἀμήν.
 त्यो महिमा सदा ती युगयुगसम्म! आमेन।
[G3588](#) [G1391](#) [G1519](#) [G3588](#) [G0165](#) [G0281](#)

| हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कुरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।